



दर्ता नं. ११०/०५०/०५१
रा.स.वि.प्रा. इजाजत पत्र नं. २०५०-०५५०
पान नं. ३०१७२००८३

"गुणस्तरीय, व्यवसायिक एवं दिगो वित्तीय सहकारी"



बिन्धवासिनी

बचत तथा ऋण सहकारी संस्था लि.
BINDHAVASINI SAVING & CREDIT CO-OPERATIVE SOCIETY LTD. (BISCOL)



रजिस्टर्ड कार्यालय: पनौती-१० खोपासी
मुख्य कार्यालय: बनेपा-७, काँधलामार्ग, काभ्रेपलाञ्चोक
को
श्वेतपत्र

जारी मिति : २०८३/०४/२७

सहकारी विभागद्वारा मिति २०८२/०३/३२ मा जारी निर्देशन बमोजिम २०८३ असार मसान्तसम्मको विवरणमा आधारित श्वेतपत्र (अनुसूची -१)

संस्थाको संक्षिप्त परिचय:

संस्थाको नाम
ठेगाना

प्रकृति
कार्यक्षेत्र

सेवा कार्यालयहरू
सेवा केन्द्रहरू

दर्ता नं. दर्ता नं.

स्थायी लेखा नम्बर(पान)

सहकारी संस्थाको सञ्चालन इजाजत पत्र नं.

सम्पर्क नं.

इमेल

वेबसाइट

: बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
: रजिस्टर्ड कार्यालय : पनौती न.पा. वडा नं. १०, खोपासी, काभ्रेपलाञ्चोक,
: मुख्य कार्यालय : बनेपा न.पा. ७, काँधलामार्ग, काभ्रेपलाञ्चोक
: बचत तथा ऋण(वित्तीय सहकारी)
: काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाण्डौ र ललितपुर जिल्ला
: खोपासी, बनेपा, पनौती, दुर्खर्क, पाँचखाल, भकुण्डे र बानेश्वर
: कुशादेवी, च्यासिखर्क, शंखु, खहरेपाँगु, कुन्तावेशी, भूस्तु, पलाञ्चोक, भूमिडाँडा र नाला
: ११०/०५०/०५१ (सहकारी विभाग)
: ३०१७२००८३ (आन्तरिक राजस्व विभाग)
: २०५०-००५५० (राष्ट्रिय सहकारी नियमन प्राधिकरण)
: ०११-६६०९६५
: info@biscol.org.np,
: www.biscol.org.np

प्रमुख कार्यकारी अधिकृत



सञ्चालक समिति

लेखा सुपरिवेक्षण समिति

१



उद्देश्य

परिकल्पना

ध्येय

मूल नारा

माथिल्लो संघ बैकमा आवद्धता

: सदस्यहरूको आर्थिक, सामाजिक विकास गरी गरिवी न्यूनीकरणमा टेवा पुर्‍याउने ।
: गुणस्तरीय, व्यवसायिक एवं दिगो वित्तीय सहकारी
: सहकारी मूल्यमान्यताका आधारमा प्रविधिको अधिकतम प्रयोग गरी वित्तीय, गैरवित्तीय सेवाहरूमार्फत सदस्यहरूको जीवनस्तर उन्नत बनाउने
: सदस्य समृद्धि अभियान, बिन्धवासिनीको पहिचान
: एशियाली ऋण महासंघ(अक्कु), राष्ट्रिय सहकारी बैक लि., राष्ट्रिय समृद्ध आवास विशिष्टीकृत सहकारी संघ लि. नेफ्सकून, बागमती प्रोस्कून, जिल्ला सहकारी संघ लि.काभ्रे र काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

सञ्चालक समितिका सदस्यहरूको विवरण

निर्वाचित मिति : २०७९/०६/१०

सि.नं.	नाम	बाबुको नाम	बाजेको नाम	ना.प्र.नं. जारी जिल्ला र मिति	ठेगाना	शेयर रकम	बचत रकम	ऋण रकम र लगानी गरेको मिति	सम्पर्क नं.
१.	अध्यक्ष : शान्त कुमार श्रेष्ठ	झारिका बहादुर श्रेष्ठ	नर बहादुर श्रेष्ठ	ना.प्र.नं. ०१-६७-१०९३७-१५५७ जिल्ला : काभ्रेपलाञ्चोक जारी मिति: २०६७/०७/१६	पनौती न.पा. वडा नं. १०, खोपासी, काभ्रेपलाञ्चोक	११००००.००	१३७,१६१.०४	०	९८५१३२५९२८
२.	उपाध्यक्ष : रामहरि शर्मा तिमल्सिना	नन्द प्रसाद तिमल्सिना	देवहरी तिमल्सिना	ना.प्र.नं. ०१-६९-०११६७ जिल्ला : काभ्रेपलाञ्चोक जारी मिति: २०६९/०२/११	बेथानचोक गा.पा. वडा नं. ३, दुर्खर्क, काभ्रेपलाञ्चोक	११४०००.००	८४,४७५.३३	०	९८६३१८७७७
३.	सचिव : डोरेन्द्रराज सापकोटा	राम प्रसाद सापकोटा	बम प्रसाद सापकोटा	ना.प्र.नं. ४८०९५/५२० जिल्ला : काभ्रेपलाञ्चोक जारी मिति: २०४९/०३/२१	पाँचखाल न.पा. वडा नं. ६, काभ्रेपलाञ्चोक	१८००००.००	३९१,३७९.४४	०	९८४९०९३४५३
४.	कोषाध्यक्ष : भिम बहादुर खत्री	ललित बहादुर खत्री	भद्र बहादुर खत्री	ना.प्र.नं. ५०६ जिल्ला : सिन्धुपाल्चोक जारी मिति: २०४०/०८/२५	सुनकोशी गा.पा. वडा नं. २ सिन्धुपाल्चोक, हाल बनेपा न.पा. वडा नं. १०, पुलबजार, काभ्रेपलाञ्चोक	२३००००.००	४,०८७,९७३.३३	०	९८४९७७०७७४

प्रमुख कार्यकारी अधिकृत



सञ्चालक समिति

लेखा सुपरिवेक्षण समिति

२



सि.नं.	नाम	बाबुको नाम	बाजेको नाम	ना.प्र.नं. जारी जिल्ला र मिति	ठेगाना	शेयर रकम	बचत रकम	ऋण रकम र लगानी गरेको मिति	सम्पर्क नं.
५.	सदस्य: लोक दर्शन कर्माचार्य	सुन्दरभक्त कर्माचार्य	शेयर बहादुर कर्माचार्य	ना.प्र.नं. ०१-७५-०४०१७ जिल्ला : काभ्रेपलाञ्चोक जारी मिति: २०७५/०४/१७	पनौती न.पा. वडा नं. ७, पनौती बजार, काभ्रेपलाञ्चोक	१९००००.००	६३,३५५.९५	०	९८४१४४२१३३
६.	सदस्य : पुनम धिमिरे	कृष्ण बहादुर धिमिरे	अब्ज नाथ धिमिरे	ना.प्र.नं. ६६२२ जिल्ला : काठमाण्डौ जारी मिति: २०६१/०९/०२	बनेपा न.पा. वडा नं. १४, साँगा काभ्रेपलाञ्चोक	१४५०००.००	४१,२५२.६८	०	९८४१७५३७९९
७.	सदस्य : केशव थापा	रण बहादुर थापा	तेज बहादुर थापा	ना.प्र.नं. ०१११५११/१९५१ जिल्ला : काभ्रेपलाञ्चोक जारी मिति: २०५९/०५/०९	पनौती न.पा. वडा नं. ८, मल्पी, काभ्रेपलाञ्चोक	१०००००.००	६०,९७०.८८	०	९८५१०३९२३८
८.	सदस्य : गणेश प्रसाद पराजुली	खडानन्द पराजुली	कृष्ण प्रसाद पराजुली	ना.प्र.नं. सि.पा. २१२७/९८६ जिल्ला : काभ्रेपलाञ्चोक जारी मिति: २०४५/०१/०६	पाँचखाल न.पा. वडा नं. १०, रानीपानी बालुवा काभ्रेपलाञ्चोक	२६००००.००	४,९७६,६२८.४७	०	९८५११६६७०२
९.	सदस्य : बुद्धि माया लामा	सोनाम सिं लामा	दमाई सिं लामा	ना.प्र.नं. ३०३०६५/३३८ जिल्ला : काभ्रेपलाञ्चोक जारी मिति: २०६३/११/१६	बेथानचोक गा.पा. वडा नं. ६, म्हेधम्सु, काभ्रेपलाञ्चोक	१००००.००	४७,८०३.२१	०	९८६०७९०८४९
१०.	सदस्य : सुनिता धिताल	मुक्तिनाथ धिताल	हरि प्रसाद धिताल	ना.प्र.नं. ११७०३१ जिल्ला : काभ्रेपलाञ्चोक जारी मिति: २०६०/०१/११	पनौती न.पा. वडा नं. ११, बलथली, काभ्रेपलाञ्चोक	५५०००.००	७१,५११.८५	०	९८६०४४९२७२
११.	सदस्य : जमुना खड्का	धन बहादुर सापकोटा	रण बहादुर सापकोटा	ना.प्र.नं. ७८६७७ जिल्ला : काभ्रेपलाञ्चोक जारी मिति: २०५५/०५/११	पनौती न.पा. वडा नं. ८, मल्पी, काभ्रेपलाञ्चोक	१४३०००.००	३३६,१००.५८	०	९८४९३४५२१८

प्रमुख कार्यकारी अधिकृत



सञ्चालक समिति

लेखा सुपरिवेक्षण समिति



लेखा सुपरिवेक्षण समितिका सदस्यहरूको विवरण

निर्वाचित मिति : २०७९/०६/१०

सि.नं.	नाम	बाबुको नाम	बाजेको नाम	ना.प्र.नं. जारी जिल्ला र मिति	ठेगाना	शेयर रकम	बचत रकम	ऋण रकम र लगानी गरेको मिति	सम्पर्क नं.
१.	संयोजक : राम कुमार श्रेष्ठ	चन्द्रमान श्रेष्ठ	श्रीमान श्रेष्ठ	ना.प्र.नं. २१२६२० जिल्ला : काभ्रेपलाञ्चोक जारी मिति:	पनौती न.पा. वडा नं. ८, मल्पी, काभ्रेपलाञ्चोक	१११०००.००	१११,०११.७७	०	९८४१७९७२१४
२.	सदस्य : बिदुर थापा	भरत बहादुर थापा	डम्बर बहादुर थापा	ना.प्र.नं. ०१-७५-०३०२६ जिल्ला : काभ्रेपलाञ्चोक जारी मिति:	बनेपा न.पा. वडा नं. ११, सिनागाल, काभ्रेपलाञ्चोक	१२००००.००	३,५९९,९४३.०७	०	९८४१९४५०४५
३.	सदस्य: सिद्धिलक्ष्मी पोते	चरणकृष्ण पोते	रत्नलाल पोते	ना.प्र.नं. ३६४१०१२१ जिल्ला : सर्लाही जारी मिति:	पनौती न.पा. वडा नं. ७ पनौती, काभ्रेपलाञ्चोक	१०१०००.००	२३०,६९४.४३	०	९८६०६५३१२०

प्रमुख कार्यकारी अधिकृतको विवरण

नियुक्ति मिति : २०५८/०७/०१

सि.नं.	नाम	बाबुको नाम	बाजेको नाम	ना.प्र.नं. जारी जिल्ला र मिति	ठेगाना	शेयर रकम	बचत रकम	ऋण रकम र लगानी गरेको मिति	सम्पर्क नं.
१.	खिल ब. स्याङ्तान	सलाम सिं स्याङ्तान	बखत बहादुर स्याङ्तान	ना.प्र.नं. १२०७/२८४९ जिल्ला : सिन्धुली जारी मिति: २०४५/०१/११	बनेपा न.पा. वडा नं. १०, पुलबजार, रेशममार्ग काभ्रेपलाञ्चोक	१३००००.००	१५,७३४०४.३२	कर्मचारी सापटी रु. २३८१०००.००	९८४१४३३६९४ ९८५१२१६९५५

प्रमुख कार्यकारी अधिकृत



सञ्चालक समिति

लेखा सुपरिवेक्षण समिति



संस्थाको वर्तमान अवस्था: (२०८३ असार मसान्त)

सि.नं.	विवरण	मान
१.	जम्मा सदस्य संख्या	६१,१५६
	पुरुष :	२७,५५९
	महिला:	३३,५९७
	संस्थागत :	१८
	शैक्षिक बाल बचत कर्ता	१२,६०५
	जम्मा सेवाग्राही संख्या	७३,७६१
२.	शेयर पूँजी	५३,४७,६९,२००.००
३.	साधारण जगेडा कोष (नाफा बाँडफाँड अघि)	४०,००,९५,२३१.९६
४.	घाटा पूर्ति कोष(नाफा बाँडफाँड अघि)	००
५.	जम्मा बचत	४,३५,९६,७२,६५८.९३
६.	नियमित बचत(नियमित प्रकृतिका बचतहरु)	१,०४,७७,११,१४६.६२
७.	जम्मा ऋण लगानीमा रहेको रकम	३,६१,७९,४६,५८२.९६
८.	जम्मा ऋणी संख्या:	७,१६२
९.	१२ महिनाभन्दा बढि भाखा नाघेको ऋण(खराब ऋण)	३,१९,२०,०३४.७५
१०.	१२ महिना भन्दा कम भाखा नाघेको ऋण(शंकास्पद ऋण)	७,७०,२३,३८८.७८
११.	भाखा ननाघेको ऋण(असल ऋण)	३,५०,९०,०३१५९.४३
१२.	ऋण हानी कोष(LLP) मा गरेको व्यवस्था	९२,७८०,५८६.६७
१३.	गत अर्धवार्षिक अवधिको खूद नाफा/कूल सञ्चित नोक्सानी	५६,८७२,९१५.५०
१४.	जम्मा सम्पति	५,६३,२८,५६,७३३.४२
१५.	नकमाउने सम्पति	३८,५७,१८,८५९.६१
१६.	बाह्य ऋण	३,३३,५७,६६०.४२

प्रमुख कार्यकारी अधिकृत

सञ्चालक समिति

लेखा सुपरिवेक्षण समिति



सि.नं.	विवरण	मान
१७.	तरलता रकम अंकमा(२४.१९%)	१,०५,२७,०९,८४३.७९
१८.	पछिल्लो साधारण सभाको जम्मा उपस्थिति (२०८२ असोज ८ गते)	३८१४४ (६४.२५%)
१९.	गत आ.व.मा विशेष साधारण सभा भएको भए जम्मा उपस्थिति	नभएको
२०.	विस्तारित मञ्चको संख्या र जम्मा उपस्थिति ?	४२ वटा जम्मा उपस्थिति १७६८ जना
२१.	कर्मचारी संख्या : (पुरुष :५८ महिला : ४२ जम्मा : १००)	१००

स्थिर सम्पत्तिको विवरण :

विवरण	मान
स्थिर सम्पति	१६,६५,५८,८०३.२१
जग्गा तथा भवन	१४,३६,१७,८८७.७३
सवारी साधन	१४,८८,४४३.०१
फर्निचर तथा कार्यालय उपकरण	१,१७,५६,२५९.३४
अन्य स्थिर सम्पति	९६,९६,२१३.१३

संस्थागत लगानीको विवरण:

विवरण	मान
शेयर तथा अन्य लगानी :	५८,२७,९६,८७७.१८
सहकारी संघ तथा सहकारी बैंकको शेयरमा लगानी	२,२८,८७,८००.००
सहकारी संस्थामा अर्न्तलगानी	०
परियोजना तथा व्यवसायमा लगानी	०.००
संघहरुमा दिर्घकालीन नियमित बचतमा लगानी	३४,२०,८९५.१९
अन्य लगानी	१,६४,८८,१८१.९९
मुद्दती बचतमा लगानी	५४,००,००,०००.००

प्रमुख कार्यकारी अधिकृत

सञ्चालक समिति

लेखा सुपरिवेक्षण समिति



संस्थाको भावी योजना:

१. “गुणस्तरीय, व्यवसायिक एवं दिगो वित्तीय सहकारी” भन्ने संस्थाको आदर्श परिकल्पनालाई साकार पार्न चार वर्षीय छैठौँ रणनीतिक व्यवसायिक योजनालाई मुख्य आधार मानी वार्षिक/अर्धवार्षिक र त्रैमासिक कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने ।
२. संस्थाको चारवर्षीय छैठौँ रणनीतिक व्यवसायिक योजना(आ.व. २०८२/०८३- २०८५/०८६) ले अगाडि सारेको लक्ष्यसँग तादात्म्यदा मिल्ने गरी गुणस्तरीय सदस्यता, बचत, शेयर पूँजी तथा ऋण बृद्धिका सम्भावित उपायहरु पहिचान गरी कार्यान्वयनमा ल्याउने ,
३. गुनासो सुनुवाई कार्यलाई प्रभावकारी र उपलब्धीमूलक तुल्याउन यस कामलाई प्रविधिकरण गर्ने,
४. ऋणलाई खराब बन्नबाट जोगाउन परियोजना सभाव्यता अध्ययन, धितो मूल्याङ्कन, ऋण सदुपयोगिता निरीक्षण, अनुगमनको कामलाई प्रभावकारी तुल्याउन आवश्यक कार्य अधि बढाउने,
५. बचतलाई नियमित तुल्याउन र औसतभन्दा कम रहेको शेयरपूँजीलाई औसतको सीमामा ल्याउन आवश्यक कार्य अधि बढाउने,
६. भाखा नाघेको ऋण असुली तथा संस्थाको नाममा आएको गैरवैकिङ्ग सम्पत्तिको यथोचित व्यवस्थापनको लागि सकरात्मक पहल गरी चालु आ.व. भित्र व्यवस्थापन गर्ने,
७. संस्थासम्बद्ध सबैलाई सुशासन र स्व-नियमनको पालनामा जागरुक तुल्याउँदै संस्थाको प्रतिष्ठा अभिवृद्धिमा जोड दिने,
८. कार्यक्षेत्रभित्र सम्भावित आर्थिक क्रियाकलापका पहिचान गर्दै सदस्यलाई सोही अनुरूपको उद्यमशीलताको विकास र ऋणको सदुपयोगिताको लागि अभिप्रेरित गर्ने,
९. नियामकीय निकाय तथा उपल्लो छाता संघ/संस्थाले जारी गरेको नियामकीय मापदण्ड तथा निर्देशन र तोकेको व्यवस्थाको परिपालना गर्ने,
१०. सक्षम, लगनशील, व्यवसायिक र सहकारीप्रति प्रतिवद्ध उत्कृष्ट जनशक्ति प्राप्त, विकास र बृद्धिका संभावित उपाय पहिचान गरी कार्यान्वयनमा ल्याउने,
११. सदस्यता सर्वेक्षणमार्फत सदस्यको अपेक्षा अनुसारको बचत/ऋण/ सदस्य सुरक्षण एवं गैरवित्तीय सेवामा समसामायिक सुधार र नव सेवाको विकास गरी प्रारम्भ गर्ने,
१२. समकक्षी संस्थाहरूसँग सहकारी मूल्य, मान्यता अनुरूपको भाइचारा सम्बन्ध विकास गरी एकअर्काबाट सिक्ने अभ्यासको थालनी गर्ने,
१३. सहकारी शिक्षा, संस्थागत सामाजिक उत्तरदायित्व जस्ता अति महत्वपूर्ण गैरवित्तीय कार्यक्रमलाई प्रभावकारीका साथ कार्यान्वयनमा ल्याई गुणस्तरीय र दिगो सदस्य विकास गर्ने,

प्रमुख कार्यकारी अधिकृत

सञ्चालक समिति

लेखा सुपरिवेक्षण समिति



१४. संस्थाको महत्वपूर्ण गहनाको रुपमा रहेको सदस्यहरुका बीच लोकप्रिय रहेको लघुवित्त कार्यक्रमलाई चालु आ.व.भित्र कार्यक्रम सक्षमता न्यूनतम ब्रेक इभनमा आउने गरी ऋण लगानी लक्ष्य निर्धारण गरी ऋण लगानी बृद्धि गर्ने र भाखा नाघेका ऋण असुलीका लागि लघुवित्त कार्यक्रममा परिचालित कर्मचारीहरुलाई दैनिक कार्यतालिका बनाई परिचालन गरी लघुवित्त कार्यक्रममा सिद्धान्त बमोजिम सतृप्रतिशत ऋण असुलीदर कायम गर्न अभ्र प्रभावकारी तुल्याउँदै जाने ,
१५. नियमित बचत, औषत शेयर तथा गुणस्तरीय सदस्य बृद्धि र कमसल तथा खराब ऋणको अनुपात न्यून गर्नका लागि प्रभाकारी कार्ययोजना तर्जुमा गरी उच्च प्राथमिकताका साथ प्रभावकारी तवरले कार्यान्वयन गर्ने ।
१६. सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन तथा कानुनी व्यवस्थाको पूर्ण रुपमा पालना गर्ने,
१७. सहकारी सम्बन्धी एकीकृत सूचना प्रणाली(कोपोमिस)मा नियमित विवरण अद्यावधिक गर्ने,
१८. मासिक रुपमा संस्थाको वित्तीय तथा गैरवित्तीय विवरण सार्वजनिक गरी पारदर्शिता कायम गर्ने,
१९. २०८३ असार मसान्तसम्म ५ वटा गैरवैकिङ्ग सम्पत्ति फिर्ता तथा बिक्री गरिएको र २०८३ चैत्र मसान्तसम्ममा गैरवैकिङ्ग सम्पत्ति फिर्ता तथा बिक्री गरी व्यवस्थापन गरी सक्ने,

संक्षिप्त टिप्पणी तथा प्रतिवद्धता:

(क) संस्थागत सुशासनको अवस्था

शीर्षक	विवरण
वार्षिक लेखा परिक्षणको अवस्था (समयमा नै भएको /नभएको)	भएको
नियमित कर चुक्ता (समयमा नै भएको /नभएको)	भएको
वार्षिक साधारणसभा (समयमा नै भएको /नभएको)	भएको
सञ्चालक समितिको बैठक नियमित भएको/नभएको	भएको
लेखा सुपरिवेक्षण समितिबाट नियमित आन्तरिक लेखा परिक्षण भएको/नभएको	भएको
स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अनुरूप खर्च भएको /नभएको	भएको
प्रचलित नीति नियम अनुसार विनियम संशोधन भएको/नभएको, यदि भएको भएमा पछिल्लो संशोधनको मिति	भएको २०८२/०९/१७(बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालयबाट)
नियामकीय निकायबाट संस्था निरीक्षण भएको भए पछिल्लो निरीक्षण मिति	२०८३/०३/०४

प्रमुख कार्यकारी अधिकृत

सञ्चालक समिति

लेखा सुपरिवेक्षण समिति



शीर्षक	विवरण
कोपोमिसमा विवरण अद्यावधिक भएको/ नभएको	भएको
Go AML मा आवद्ध भई विवरणहरु पेश गरेको/ नगरेको	गरेको
वार्षिक प्रतिवेदन लगायतका विवरणहरु माथिल्लो संघमा पेश गरेको/ नगरेको	गरेको
वार्षिक प्रतिवेदन लगायतका विवरणहरु नियामक निकायमा पेश गरेको/नगरेको	गरेको
सञ्चालकको स्व:मूल्याङ्कन तथा क्षमता र सन्तुष्टि मापन गर्ने गरेको/नगरेको	गरेको
सञ्चालक समिति तथा सेवा कार्यालय व्यवस्थापन उप समितिको नियमित बैठक गरे /नगरेको	गरेको
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन तथा कानुनी व्यवस्थाको पूर्ण पालना गरे /नगरेको	गरेको
सहकारी सम्बन्धी एकीकृत सूचना प्रणाली(कोपोमिस)मा नियमित विवरण अद्यावधिक गरे /नगरेको	गरेको
मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक रुपमा सम्बन्धित निकायमा पेश गर्नु पर्ने विवरण पेश गरे /नगरेको	गरेको ।

(ख) प्रतिवद्धता :

- वर्तमान वित्तीय संकुचनका कारण सदस्यहरुले ऋणको साँवा व्याज बुझाउन कठिनाई भएको कारण केही ऋण भाखा नाघ्न गएको र सो लाई पूर्ण सुरक्षण गर्न थप ऋण सुरक्षण खर्च गर्नु परेकोले नोकसानी अवस्थामा रहेको वित्तीय अवस्थालाई चालु त्रैमासिक अवधिमा सुधार गर्न व्यवस्थापन तथा सञ्चालक समिति प्रतिवद्धता व्यक्त गर्दछौं ।
- प्रभावकारी तरलता व्यवस्थापन गरी २०८३ असार मसान्तमा २४.१९% तरलता रहेकोले जुनसुकै समय बचत फिर्ता गर्न सक्ने गरी वित्तीय व्यवस्थापन गरिएको व्यहोरा सम्पूर्ण सदस्यहरु समक्ष जानकारी गराउँदछौं ।

निष्कर्ष:

- तरलता व्यवस्थापनमा २४.१९% रहेकोले बचत परिचालन र ऋण लगानी योग्य पर्याप्त रकम रहेको
- संस्थागत पूँजी ७.१०% कायम रहेको,
- प्राथमिक पूँजी कोष : २१.३७ % र कूल पूँजी कोष : २२.९५ % कायम रहेको
- प्रति सदस्य बचत संकलन सीमा रु. ९,३४,८६,४४३/- रहेको

प्रमुख कार्यकारी अधिकृत

सञ्चालक समिति

लेखा सुपरिवेक्षण समिति



- प्रति सदस्य ऋण लगानी सीमा रु. १४,०२,२९,६६५/- रहेको
- व्यवस्थापन कौशल तथा सुशासनको पूर्ण परिपालना गरी वित्तीय स्वास्थ्यता कायम राख्न सफल रहेको
- जोखिम विश्लेषण गरी सो अनुसार सुरक्षण तथा अन्य व्यवस्थापन गरिएको
- सदस्य शिक्षा र परामर्श कार्यक्रम संचालन गरी संस्थाप्रति सकारात्मक बनाउने कार्य गरेको र जन्म देखि मृत्यु सम्मको सेवा प्रवाह गरी सदस्य घनिष्ठता कायम गरेको ।
- सदस्यहरुको संस्थाप्रति विश्वासका कारण बचत रकम निरन्तर बढ्दै गएको र जुनसुकै बखत बचत फिर्ता गर्न सक्ने अवस्था रहेको ।
- प्रति शेयर औषत सम्पत्ति रु. १८३/- कायम रहेको (२०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन अनुसार)

प्रमुख कार्यकारी अधिकृत

सञ्चालक समिति

लेखा सुपरिवेक्षण समिति